

६२ औं प्रहरी दिवसको अवसरमा आयोजित

"प्रहरी दिवश रनिङ्ग कप भलिबल प्रतियोगिता" कार्यक्रमको सम्बोधन

मिति:- २०७४/०६/२६ गते ।

१. ६२ औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी केन्द्रीय खेलकुद समितिद्वारा आयोजित प्रहरी दिवश रनिङ्ग कप भलिबल प्रतियोगिताको समापन कार्यक्रममा आफ्नो ब्यस्त कार्यतालिकाका बाबजुद पनि हाम्रो आमन्त्रणलाई स्वीकार गरी प्रमुख आतिथ्यता ग्रहण गरि फाईनल खेलको शुभारम्भ, पुरस्कार, प्रमाणपत्र बितरण तथा निर्देशन सम्बोधनका लागि प्रमुख अतिथिज्यूमा नेपाल प्रहरी खेलकुद समितिको सदस्य सचिव तथा यस प्रतिष्ठानको कार्यकारी निर्देशकको हैसियतमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । साथै यस समापन कार्यक्रममा हाम्रो आमन्त्रणलाई स्वीकार गरि पाल्नु हुने सम्पूर्ण अतिथिज्यूहरु लगायत उपस्थित सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छु ।
२. प्रहरी दिवसको अवसरमा गत आश्विन २२ गते देखी संचालन भएको यस भलिबल प्रतियोगिताको आज फाईनल खेलसम्म पुग्दा सहभागी खेलाडीहरुले देखाउनु भएको अनुशासन तथा खेल भावनाका लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।
३. साथै यस खेललाई अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गराउन अथक मिहेनेत गर्नु हुने निर्णायकज्यूहरु, लगायत खेकुद संचालन उप- समितिका संयोजक प्रहरी नायव महानिरीक्षकज्यू लगायत उहाका सहयोगि सदस्यहरुमा समेत हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
४. यो प्रतियोगिता बिगतको भन्दा बिशिष्ट पहिचान बोकेको ब्यहोरा प्रमुख अतिथिज्यू लगायत सबैमा जानकारी गराउन चाहन्छु ।
५. अघिल्ला बर्षहरुमा क्षेत्रीय प्रहरी टिमहरुका बिच प्रतिस्पर्धा हुदै आएकोमा यस पटक मुलुकको नयाँ राजनैतिक परिबेशले निर्धारण गरेको ढाँचामा प्रदेश प्रहरीको टिमहरुले प्रतिस्पर्धा गर्दैछन् । यस अर्थमा यसले नेपालको खेलकुद पनि प्रदेश

(State) को संरचनामा गईरहेको सन्देश पनि प्रवाहित गरेको छ । सम्भवत यो प्रतियोगिता प्रदेश संरचनामा गएपछि नेपाल प्रहरीले गरेको राज्यकै पहिलो प्रतियोगिता हो ।

६. खेलकुदलाई प्रहरी कर्मचारीहरूको एउटा अनिवार्य दिनचर्या कै रूपमा लिईन्छ । यसले हामीलाई शारीरिक रूपमा स्वस्थ र मानसिक रूपमा सबल राख्न मद्दत गर्दछ। खेलकुदको दिगो विकाशका लागि केवल स्याबासी र प्रशंसाका शब्दहरू मात्र पर्याप्त हुँदैनन्, खेलाडीहरूको जिवन निर्वाह र मानवीय आवश्यकतापरिपुर्तिका लागि खेलकुदलाई व्यावसायिकता तर्फ डोच्याउन पनि त्यतिकै जरुरी छ ।
७. नेपाल प्रहरीका खेलाडीहरू खेलाडी मात्र नभई संगठनका Brand Ambassador पनि हुन, हाम्रा आजका प्रतिभावान खेलाडीहरूले समयमै सहि संरक्षण र जिवनयापन गर्ने माध्यम पाएनन् भने अभिभावकहरूले भोलिका दिनमा आफ्ना सन्तानहरू लाई पुनः खेलमा आफ्नो भविष्य देख्न तर्फ प्रोत्साहित गर्ने छैनन् गर्न भन्ने तर्फ पनि हामिले समयमै सोचन जरुरी छ ।
८. अन्तमा, पुन एकपटक प्रमुख अतिथीज्यू लगायत अतिथिज्यूहरूमा उपस्थितिका लागि हार्दिक आभार ब्यक्त गर्दै विजयी खेलाडीहरूलाई पुनः बधाई दिन चाहन्छु । साथै हाम्रो अगाडि आइरहेको महान चाड दिपावली,छठ तथा नेपाल सम्वत को अवसरमा सम्पूर्ण खेलाडी तथा प्रशिक्षकवर्गलाई शुभकामना दिँदै बिदा लिन चाहन्छु ।

धन्यवाद, जय नेपाल !!!